



कामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
कामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।०३।०६ गतेको पाँचौँ गाउँसभाको पहिलो दिनको निर्णयहरू

१. कामे गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम स्थानीय सरकारका प्रमुख एवम् गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्रबहादुर घलेद्वारा कामे गाउँपालिकाको गरिमामय पाँचौँ गाउँसभामा प्रस्तुत गर्ने सम्बोधनलाई स्वीकृती प्रदान गर्ने निर्णय गरियो ।
२. कामे गाउँपालिकाको पाँचौँ गाउँसभाको दोस्रो बैठक मिति २०७६-०३-०८ गते विहान ११ बजे बस्ने निर्णय गरियो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: [chamegaupalika@gmail.com](mailto:chamegaupalika@gmail.com)

[www.chamemun.gov.np](http://www.chamemun.gov.np)

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।०३।०८ गतेको पाँचौँ गाउँसभाको दोस्रो दिनको निर्णयहरु

३. चामे गाउँपालिकाको मिति २०७६ साल असार ६ गते स्थानीय सरकारका प्रमुख एवम् गाउँपालिकाका अध्यक्ष श्री लोकेन्द्रबहादुर घलेद्वारा सम्बोधित आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम माथि दफावार छलफल भई निर्णयार्थ पेश हुँदा सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
४. चामे गाउँपालिकाको पाँचौँ गाउँसभाको तेस्रो बैठक मिति २०७६-०३-१० गते विहान ११ बजे बस्ने निर्णय गरियो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।०३।१० गतेको पाँचौँ गाउँसभाको तेस्रो दिनको निर्णयहरू

५. चामे गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट मिति २०७६ साल असार १० गते विहान ११.०० बजे गाउँपालिकाका उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा चामे गाउँपालिकाको गरिमामय पाँचौँ गाउँसभाको तेस्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
६. चामे गाउँपालिकाका अध्यक्ष एवं पाँचौँ गाउँसभाका सभाध्यक्षको निर्देशनमा मिति २०७६ साल असार १० गते दिउँसो १२.३० बजे अर्को बैठक बस्ने गरी चालु बैठक स्थगित गर्ने निर्णय गरियो ।
७. चामे गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ मिति २०७६ साल असार १० गते दिउँसो १२.३० बजे सभाका सदस्य, आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय पाँचौँ गाउँसभाको तेस्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
८. चामे गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मिति २०७६ साल असार १० गते दिउँसो १२.४५ बजे सभाका सदस्य, आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय पाँचौँ गाउँसभाको तेस्रो बैठकमा पेश गर्ने निर्णय गरियो ।
९. चामे गाउँपालिकाको मिति २०७६ साल असार १० गते विहान ११.०० बजे गाउँपालिकाका उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को बजेट मिति २०७६ साल असार १० गते दिउँसो १.१५ बजेदेखि छलफल गर्न सभाका सदस्य, आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा चामे गाउँपालिकाको गरिमामय पाँचौँ गाउँसभाको तेस्रो बैठकमा प्रस्ताव पेश गर्ने निर्णय गरियो ।
१०. चामे गाउँपालिकाको पाँचौँ गाउँसभाको चौथो बैठक मिति २०७६-०३-११ गते विहान ११.०० बजे बस्ने निर्णय गरियो ।



चामे गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
चामे, मनाङ

☎फोन नं.: ०६६- ४४०१७०

☎फ्याक्स : ०६६- ४४०१७०

Email: chamegaupalika@gmail.com

www.chamemun.gov.np

गण्डकी प्रदेश, नेपाल

मिति २०७६।०३।११ गतेको पाँचौँ गाउँसभाको चौथो दिनको निर्णयहरू

११. चामे गाउँपालिकाको मिति २०७६ साल असार १० गते विहान ११.०० बजे गाउँपालिकाका उपाध्यक्ष श्री मुनिन्द्रजंग गुरुङद्वारा प्रस्तुत् आर्थिक वर्ष २०७६/७७ को बजेट माथि दफावार छलफल भई निर्णयार्थ पेश हुँदा सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
१२. चामे गाउँपालिकाको मिति २०७६ साल असार १० गते दिउँसो १२.३० बजे सभाका सदस्य, आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा प्रस्तुत् अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ माथि मिति २०७६ साल असार ११ गते दिउँसो १२.३० बजे विधेयकको दफा १ देखि १६ र अनुसूची १ देखि १५ सम्म दफावार छलफल भई निर्णयार्थ पेश हुँदा सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
१३. चामे गाउँपालिकाको मिति २०७६ साल असार १० गते दिउँसो १२.४५ बजे सभाका सदस्य, आर्थिक विकास समितिका संयोजक एवं गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष, श्री राजु लामाद्वारा प्रस्तुत् चामे गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ माथि मिति २०७६ साल असार ११ गते दिउँसो ०२.०० बजे विधेयकको दफा १ देखि ३ र अनुसूची १ देखि २ सम्म दफावार छलफल भई निर्णयार्थ पेश हुँदा सर्वसम्मत पारित गर्ने निर्णय गरियो ।
१४. चामे गाउँपालिका चौथो गाउँसभा पश्चात गाउँ कार्यपालिकाको बैठकबाट गरिएका सम्पूर्ण निर्णयहरूलाई अनुमोदन गर्ने निर्णय गरियो ।
१५. चामे गाउँपालिकाको पाँचौँ गाउँसभालाई सफलरूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण पदाधिकारी एवं कर्मचारीलाई धन्यवाद दिँदै चामे गाउँपालिकाको बजेट अधिवेशको रूपमा रहेको यस सभालाई समापन भएको घोषणा गर्ने निर्णय गरियो ।